

## अनुसूची १

कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम			
खण्ड क			
विवरण पेश गरेको कार्यालय			
दर्ता नः			
मिति:			
कर्मचारीको नाम:			
कर्मचारीको पद,श्रेणी/तहः			
मूल्याङ्कन अवधि:	साल	महिना	गते
		देखी	
	साल	महिना	गते सम्म ।
कार्यालयमा काम सुरु गरेको मिति:			
सुपरिवेक्षक समक्ष पेश गरेको मिति:			
सम्पादित कामको विवरण			
मूल्याङ्कन अवधिमा गरेका मुख्य कार्यहरु		सूचक बमोजिम काम भए/नभएको	
क.			
ख.			
ग.			
घ.			
ड.			
विवरण पेश गर्ने कर्मचारीको दस्तखतः			
मिति:			
<p>नोटः यो फाराम २/२ प्रति भरी सुपरिवेक्षक समक्ष पेश गर्नुपर्नेछ ।          एक आर्थिक वर्षमा २ पटक पेश गर्नुपर्नेछ ।          साउन १ देखी मंसिर मसान्तसम्मको सम्पादित कामको विवरण पुस ७ गतेभित्र पेश गर्नुपर्नेछ ।          बाँकी अवधिको सम्पादित कामको विवरण ७ गतेभित्र पेश गर्नुपर्नेछ ।</p>			

खण्ड ख						
मूल्याङ्कन						
मूल्याङ्कनका आधार	मूल्याङ्कन अङ्क					
	सुपरीवेक्षकले प्रदान गर्ने	पुनरावलोकन कर्ताले प्रदान गर्ने	पुनरावलोकन समितिले प्रदान गर्ने			
१. विषयवस्तुको ज्ञान तथा सीप क. कामसंग सम्बन्धित विषयको आधारभूत जानकारी ख. कामसंग सम्बन्धित विषयमा धएका नविनतम विषयको जानकारी ग. विषयवस्तु सम्बन्धी जानकारी घ. सीप प्रयोगको क्षमता						
२. अनुशासन, आचरण, शिष्टाचार र आज्ञापालन क. कर्मचारीको लागि तोकिएको पोशाक लगाउने गरेको ख. कर्मचारीले पालना गर्नुपर्ने आचरण पालना गरेको ग. आफू भन्दा माथिल्लो तहका पदाधिकारीले दिएको आज्ञा पालन गरेको घ. अनधिकृत रूपमा सूचना दिने नगरेको						
३. समयपालना र नियमितता क. समयमा कार्यालयमा उपस्थित भएको ख. बिना जानकारी कार्यालयमा उपस्थित हुने नगरेको ग. नियमित रूपमा कार्यालयमा उपस्थित भएको घ. कार्यालयको आवश्यकता अनुसार कार्यालय समयभन्दा अतिरिक्त समय पनि काम गर्ने गरेको						
४. सरोकारवालासंगको व्यवहार क. आफू भन्दा माथिका कर्मचारीहरूसंग गर्ने व्यवहार उपयुक्त रहेको ख. आफू सरह र आफू मातहतका कर्मचारीसंग गर्ने व्यवहार मित्रवत रहेको ग. सेवाग्राहीसंग गर्ने व्यवहार मित्रवत रहेको घ. मुस्कान सहितको व्यवहार गर्ने गरेको						
५. कामसंगको लगाब र नतिजा क. कार्यालयको कामलाई मूल प्राथमिकतामा राख्ने गरेको ख. कार्यालयको गोपनीयता भङ्ग गर्ने नगरेको ग. दिईएको काम समयमै सम्पन्न गर्ने गरेको घ. कार्यालयमा आफूसंग रहेका सामानको उचित ढंगले सुरक्षा र संरक्षण जम्मान प्राप्त अङ्क र अक्षरमा						
<b>पूर्णाङ्क</b>	<b>४०(चालिस)</b>	<b>३०(तीस)</b>	<b>३०(तीस)</b>			
९५ प्रतिशत भन्दा बढी र ७५ प्रतिशत भन्दा कम अङ्क दिँदा खुलाईएको कारण	सुपरिवेक्षकको नामः	पुनरावलोकनकर्ताको नामः	पुनरावलोकन समितिका पदाधिकारीः			
	पदः	पदः	नाम	पद	संकेत नं	दस्तखत
	संकेत नं.	संकेत नं.				
	दस्तखतः	दस्तखतः				
	मितिः	मितिः				
			मितिः			